



नेपाल सरकार

अर्थ मन्त्रालय

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

त्रिपुरेश्वर, काठमाडौं

नागरिक बचतपत्र -२०८७ (NPCB05002087) निष्कासन सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८२/०७/२५

यस कार्यालयबाट देहायबमोजिमका विशेषता रहेको नागरिक बचतपत्र-२०८७ (NPCB05002087) निष्कासन गरिने भएकोले इच्छुक नेपाली नागरिकबाट बचतपत्र खरिदको लागि आवेदन आव्हान गरिएको छ।

१. विशेषताहरू

- क) बचतपत्रको नाम : नागरिक बचतपत्र -२०८७ (NPCB05002087) (५ वर्षे)
- ख) निष्कासन हुने रकम : रु. २,५०,००,००,०००।— (अक्षरेपी दुई अर्ब पचास करोड मात्र)
- ग) वार्षिक ब्याजदर : ६.५ प्रतिशत
- घ) ब्याज भुक्तानी अवधि : ६/६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुने (आयकर लाग्ने)।
- ङ) खरिद गर्न पाउने सीमा : घटीमा रु. दश हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा।
- च) लगानी (खरिद) कर्ता : नेपाली नागरिक (गैर-आवासीय नेपाली नागरिक समेत) ले मात्र खरिद गर्न सक्ने।
- छ) दोस्रो बजार तथा धितो सम्बन्धी सुविधा : यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने र कार्यालयले प्रयोगमा ल्याएको **DOMS** र **Investor Portal** बाट दोस्रो बजार कारोबार गर्न सकिने।

२. बिक्री, निष्कासन र साँवा भुक्तानी

- क) बिक्री खुला हुने अवधि : २०८२ कार्तिक २५ गते बिहान १० देखि २०८२ मंसिर २५ गते अपरान्ह ४ बजेसम्म
(कुल निष्कासित रकम बराबर आवेदन प्राप्त भएपछि अन्तिम मिति अगावै बचतपत्रको बिक्री बन्द हुनेछ।)
- ख) निष्कासन मिति : २०८२ मंसिर २८ गते (दिलोमा)
- ग) साँवा भुक्तानी मिति : २०८७ मंसिर २८ गते

३. अन्य व्यवस्था

- क) आवेदन फारम भर्ने तथा बुझाउने प्रक्रिया : मिति २०८२ कार्तिक २५ गते देखि इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि यस कार्यालयको वेबसाइट www.pdmo.gov.np अन्तर्गत रहेको **Investor Portal** वा <https://investor.doms.gov.np> बाट अनलाइन

आवेदन प्रक्रिया अनुसार बचतपत्रको आवेदन पेश गर्न सक्ने र पेश गरेको आवेदन खरिदकर्ताको बजार निर्माताले रुजु गरी स्वीकृत गर्ने व्यवस्था गरिएको।

- ख) खण्डित अवधिको ब्याज : बजार निर्माताले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा मात्र सम्बन्धित आवेदकको खाताबाट रकम खर्च गरिने भएकोले खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन।
- ग) बचतपत्रको किसिम : स्टकको रूपमा जारी हुने।
- घ) आवेदन रकम भुक्तानी विधि : यो बचतपत्र निष्कासन हुने मितिमा बजार निर्माताबाट आवेदकको खातामा रोक्का रहेको रकम एकमुष्ट नेपाल सरकारको वित्तीय आम्दानी खातामा जम्मा गरिने।
- ङ) आवेदन साथ पेश गर्नुपर्ने कागजात : आवेदन बराबरको रकम आफ्नो बैंक खाताबाट खर्च गर्न स्वीकृति दिएको अनुसूची-३ (कार्यालयको Website मा रहेको) बमोजिमको ढाँचामा अख्तियारी पत्र <https://investor.doms.gov.np> मा अनिवार्य रूपमा **Upload** गर्नुपर्ने।
(**Upload** गर्ने कागजात **PDF, JPG वा JPEG** को **Format** मा हुनुपर्ने र **५ MB** भन्दा कम हुनुपर्ने)
- च) आवेदन अस्वीकृत हुन सक्ने : रीतपूर्वक पेश नभएका वा आवश्यक कागजात पेस नगरेका आवेदनकर्ताको आवेदन अस्वीकृत हुन सक्ने।
- छ) बाँडफाँट सम्बन्धी व्यवस्था : १. सूचनामा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिलो पाउने प्रक्रियाबाट बाँडफाँट गरिने।
२. ऋणपत्र निष्कासन तथा सञ्चालन समितिको निर्णय बमोजिम बाँडफाँट तथा निष्कासन गरिने।
- ज) प्रमाणपत्र सम्बन्धी व्यवस्था : खरिदकर्ताको Investor Portal मा रहेको Dashboard मा Digital रूपमा उपलब्ध हुने।
- झ) अन्य व्यवस्था : यो बचतपत्र खरिद/बिक्री सम्बन्धी अन्य व्यवस्था सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९, सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० र ऋणपत्र निष्कासन तथा सञ्चालन समितिको निर्णय बमोजिम हुने।
- ञ) थप जानकारी : थप जानकारीका लागि काठमाण्डौ स्थित यस कार्यालयको फोन नं. ०१—४५३८३५९ वा यस कार्यालयको ईमेल ठेगाना investorsupport@pdmo.gov.np मा सम्पर्क गर्न सकिने।